

## पारिवारिक स्रोत विशेषज्ञ भनेको के हो ?

के तपाईंको बच्चालाई सहायता आवश्यक पर्छ भनेर थाहा पाउँदाको समय याद छ ? तपाईंको मनमा आएको पहिलो कुरा भनेको "अब के ?" हुन सक्छ । तपाईंले निम्न गर्न सुरु गर्नुहुन्छ:

- गुगलमा सर्च गर्न,
- बैठकहरूमा सहभागी हुन,
- स्कुल स्रोतसाधनहरू सङ्कलन गर्न,
- स्कुल पिक-अपमा अरूहरूसँग जोडिन,
- ...र सूची बढ्दै जान्छ ।

तपाईंले अर्को चरणमा तपाईंलाई मार्गनिर्देशनमा मद्दत गर्नका लागि पहिलेदेखि नै रहेको त्यस्तो कुनै व्यक्तिलाई खोजिरहनुभएको हुन्छ । त्यस्तो कोही जो "मलाई बाटो थाहा छ !" भन्नका लागि समान बाटोमा हिडिसकेका छन् ।

### त्यो भनेको PEAL पारिवारिक स्रोत विशेषज्ञ हो ।

सबै पारिवारिक स्रोत विशेषज्ञहरूले विशेष शिक्षाको बाटोमा यात्रा गरिसक्नुभएको छ ।

हामीले समान प्रणालीहरूमा धेरैपटक आउजाउ गरेका छौं र परीक्षण, त्रुटि तथा तालिममार्फत केही यस्ता रणनीति, विचार र कानूनहरू प्राप्त गरेका छौं जसले विशेष शिक्षाको भूलभुलैयाबाट अगाडि बढ्नमा हामीलाई मद्दत गरेका थिए । र हामी तपाईंलाई मद्दत गर्न सक्छौं ।

### PEAL सेन्टरमा तपाईंको पहिलो कलपश्चात:

- यो हाम्रो सामुदायिक सम्बन्ध संयोजकका साथ सुरु हुन्छ ।
- उनीहरूले जनसांख्यिकीय जानकारी लगायत केही प्रश्नहरू सोध्नेछन् - हामी सङ्घबाट आर्थिक सहायता प्राप्त गरेको अभिभावक तालिम तथा सूचना केन्द्र (PTI) हो, त्यसैले हामीले मद्दत गरेको कुल सङ्ख्याका बारेमा हामीले रिपोर्ट गर्नुपर्छ तर सबै व्यक्तिगत जानकारी गोप्य रहन्छ ।
- पारिवारिक स्रोत विशेषज्ञ उपलब्ध हुने बित्तिकै हामीले तपाईंलाई फोन गर्नेछौं । यदि तपाईं फोनको सट्टा इमेल प्रयोग गर्नुहुन्छ भने हामी उक्त तरिकामा पनि सम्पर्क गर्न सक्छौं ।

पारिवारिक स्रोत विशेषज्ञसँगको कुराकानीको बेला हामीले तपाईंसँग तपाईंको बच्चाको स्थितिका बारेमा कुरा गर्नेछौं र प्रश्नहरूको जवाफ दिनेछौं वा कुनै समस्या समाधान गर्नमा तपाईंलाई मद्दत गर्नका लागि प्रयोग गर्न सकिने योजना बनाउनमा काम गर्नेछौं । हाम्रो काम भनेको तपाईंलाई अपाङ्गता भएको आफ्नो बच्चाका लागि सबैभन्दा राम्रो पैरवीकर्ता हुनका लागि तपाईंलाई समर्थ बनाउनु रहेको छ । तपाईंलाई सहायता गर्ने हाम्रो मुख्य तरिका भनेको गुणस्तरीय, प्रासङ्गिक र उपयोगी जानकारी उपलब्ध गराउनु हो । हामीले तपाईंका अधिकारहरू र तपाईंको बच्चाका अधिकारहरू जान्नमा तपाईंलाई मद्दत गर्नेछौं । तपाईंले स्कुल र समुदायमा अपाङ्गता भएको आफ्नो बच्चाका लागि सुसूचित निर्णयहरू लिँदा सङ्घ र राज्यका कानूनहरूका कुन-कुन हिस्साहरूले तपाईंलाई सहायता गर्न सक्छन् भनेर पहिचान गर्नमा हामीले मद्दत गर्न सक्छौं ।



IEP बैठकहरू →

चिकित्सकसँगका  
अपोइन्टमेन्टहरू ↑

मूल्याङ्कनहरू ↗



हामीलाई फोन गर्नुहोस् वा  
इमेल पठाउनुहोस् । हामीले  
मद्दत गर्न सक्छौं !

PEAL बाट प्राप्त हुने सबै जानकारी र स्रोतसाधनहरू  
परिवारहरूलाई निःशुल्क उपलब्ध हुन्छन् । सबै छलफलहरू  
गोप्य रहन्छन् ।

866-950-1040  
info@pealcenter.org



@pealcenter